

घोराही उपमहानगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
घोराही, दाङ

सवारी साधन खरिदसम्बन्धी बोलपत्र आन्वहानको सूचना  
सूचना नं -२/०७६/७७

प्रथम पटक सूचना प्रकाशित मिति:- २०७६।०५।०५ गते

यस घोराही उपमहानगरपालिका कार्यालयका लागि आवश्यक सवारी साधनहरू खरिद गर्न सो सम्बन्धी कार्य गर्न मान्यता प्राप्त फर्म/कम्पनीहरूबाट निम्न शर्तहरूको अधिनमा रही रितपूर्वकको बोलपत्र आन्वहान गरिएको छ ।

शर्तहरू:-

- यो सूचना प्रकाशित भएको मितिले ३० औं दिन भित्र यस घोराही उपमहानगरपालिका दाङबाट बोलपत्र फारमका लागि तपशिलमा उल्लेखित बोलपत्र खरिद दस्तुर बुझाई(पछि फिर्ता नहुने गरी) बोल पत्र खरिद गर्न चालू आ.व. को नविकरण गरिएको व्यवसायी दर्ता इजाजतपत्र, स्थायी लेखा प्रमाणपत्र तथा आ.व. २०७४।७५ को करचुक्ता प्रमाणपत्रको सक्कलै स्क्यान वा नोटरीद्वारा प्रमाणित प्रतिलिपि पेश गरी PPMO को वेबसाइट [www.bolpatra.gov.np/egg](http://www.bolpatra.gov.np/egg) बाट प्रकृत्या पुर्याई e Bidding गर्न सकिनेछ ।
- E Bidding का लागि नेपाल बैंक घोराही शाखामा घोराही उपमहानगरपालिकाको स्थानीय तह संचित कोष खाता —नं. ०२७०३००००००००४००१०४४ मा नगद जम्मा गरेको सक्कल भौचर स्क्यान गरी राख्नुपर्नेछ र बोलपत्र विद्युतीय प्रणालीबाट मात्र खरिद गर्नुपर्ने छ ।
- विद्युतीय प्रमाणीबाट खरिद भएका बोलपत्रहरू यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको दिनको १२ बजे भित्र यस कार्यालयको नाममा सम्बोधन गरी कामको विवरण, बोलपत्रदाताको नाम, ठेगाना र फोन नं समेत स्पष्ट खुलाई आधिकारिक सही र फर्मको छाप लगाई उल्लेखित वेबसाइटमा मात्र दर्ता गर्नुपर्नेछ ।
- विद्युतीय खरिद प्रणालीबाट मात्र दर्ता भएका बोलपत्रहरू सोही दिनको २ बजे बोलपत्र दाता वा निजको प्रतिनिधी र कार्यालयका प्रतनिधिहरूको रोहबरमा खोलिनेछ । समयमा फर्मको वा निजहरूको प्रतिनिधी उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पुग्नेछैन । कारणवश बोलपत्र खरिद गर्ने दर्ता गर्ने तथा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको सोही समयमा हुनेछ ।
- कालो सूचीमा नपरेको स्वयं घोषणापत्र बोलपत्र साथ अनिवार्य पेश गर्नुपर्ने छ ।
- तपशिलमा उल्लेखित धरौटी वापतको रकम यस कार्यालयको नाममा रहेको श्री नेपाल बैंक लिमिटेड, घोराहीको धरौटी खाता नं ०२७०३०००००००३०००००४ मा नगद जम्मा गरेको सक्कलै भौचर वा वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकले जारी गरेको ग्यारेन्टी(विड वण्ड) संलग्न हुनु पर्ने छ । प्रस्तावकको Bid validity बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तीमा १२० दिनको हुनु पर्नेछ ।
- कबोल अंकको दररेट अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । केरमेट भएमा केरमेट भएको स्थानमा सहिछाप गर्नु पर्नेछ । दररेट रकम अंक र अक्षरमा फरक पर्न आएमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।
- एक फर्मको नाममा खरिद गरिएको बोलपत्र फाराम अर्को फर्मको नामबाट दाखिला गर्न पाइने छैन ।
- बोलपत्र पूर्ण वा आंशिकरूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ ।
- अन्य कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ । अन्य कुराहरू बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ ।
- थप जानकारीको लागि यस कार्यालयमा सम्पर्क राख्न सकिने छ साथै यो सूचना घोराही उपमहानगरपालिकाको वेबसाइट [www.ghorahimun.gov.np](http://www.ghorahimun.gov.np) बाट समेत डाउनलोड गरी हेर्न सकिनेछ ।

बोलपत्र नं	सामानको विवरण	संख्या	ल.इ(मू अक बाहेक)	धरौटी रकम	बोलपत्र खरिद दस्तुर
NCB/GOODS/GSMC/02/2076/077	4WD Sport Utility Vehicle	1	5752212.38	160000	3000
NCB/GOODS/GSMC/03/2076/077	Double Cab 4WD Pickup	1	3362831.85	95000	3000